

YOUTH FELLOWSHIP 2024



Ye are complete

in Him

COLOSSIANS 2:10

JEHOVAH JIREH HOUSE OF PRAYER
SWINDON, UK

**Song
no.**

Title

N	१	म हराएको I was lost
E	२	यदि ख्रीष्टसंगै Yedi Khrist sangai
P	३	जो परमप्रधानको Jo param Pradhanko
A	४	कसैमा तिमी बीच Kasai ma timi bich
L	५	पनिएल्को लडन्त Paniel ko ladanta
I		
E		
N	1	Complete in Thee
G	2	And I know, yes, I know
L	3	Guide me O Thou great Jehovah
I	4	God moves in a mysterious way
S		
H		

1. D Maj (यहोवा-यिरे यूथ क्याम्प २०२४)

१. म हराएको, अति टुटेको, }
प्रभु देखि टाडो थिए }
म रित्तो र, तपाईं देखि टाडा, }
मृत्युका छायाँको घाटीमा हिँड्थे } २

२. आशा बिहिन हुदा, ख्रीष्टले मलाई भेटि,
प्रभुको नजिकमा ल्यायौ
मलाई प्रेम गरि, दया कृपा देखाई,
मलाई बचाउन क्रुसमा, प्राण दियो

३. मेरो बनावोट भयभीत, आश्चर्यको छ,
प्रशंसा प्रभुको गर्छु
प्रत्येक अंग तपाईंबाट सुरक्षित छन्,
तपाईंमा सुन्दर र पूर्ण छन्...

1. I was lost, I was broken deep, }
And was far away from God }
I was empty and was far from Thee, }
Walking through the valley of shadow of death. } 2

2. Found by Christ, in my hopeless state,
Brought me near nearer to God
I am loved by him, kindness mercy shown,
You saved me by dying, on the Cross for me.

3. I am fearfully, and wonderfully made,
I'll praise, oh Lord my God
Every part of me are preserved by thee,
To be beautiful and COMPLETE IN THEE...

1. D Maj (Jehovah Jireh Youth Meeting 2024)

1. Ma harayeko, ati tuteko, }
Prabhu dheki taado thiye }²
Ma ritto ra, tapai dekhi tada, }
Mrityu ka chaya ko ghati ma hidthe }²
2. Asha bihin huda, Khrist le malia bheti,
Prabhu ko najik ma liayou
Malai prem gari, daya kripa dekhai,
Malai bachauna krushma, praan diye
3. Mero banawat bhaybeet, aachryeko cha,
Prasansa Prabhuko garchu
Pratek aanga tapaibata surakchit chan,
Tapaima sundar ra purna chan

2. D Maj (कालिम्पोड यूथ क्याम्प २०२४)

यदि स्त्रीष्टसंगै बिउतिएका छौं भने [Brothers]

यदि स्त्रीष्टसंगै बिउतिएका छौं भने [Sisters]

माथिका कुराहरु खोज (२)

जहाँ स्त्रीष्ट पिताको दाहिने हातपट्टि बस्नुभएको छ

यदि स्त्रीष्टसंगै बिउतिएका छौं...भने...

१. हरेक असल दान, हरेक सिद्ध दान
माथिबाट हो, पिताबाटको } २
हे युवा, लगाऊ कान, बल्दो पार तिम्रो दान (२)

२. बुद्धि माथिको पवित्र हो त्यो
मिलनसार, कोमल, कपट रहितको } २
हे युवा, स्त्रीष्टमा आऊ, स्वर्गीय बुद्धि लेऊ। (२)

2. D Maj (Kalimpong Youth Camp 2024)

Yedi Khrist sangai beutiye ka chau bhane [Brothers]

Yedi Khrist sangai beutiye ka chau bhane [Sisters]

Maathi ka kura haru khoja (2)

Jahaa Khrist pita ko dahine haat pati basnu bhaye ko cha

Yedi Khrist sangai beutiye ka chau...bhane...

1. Harek asal daan, harek siddha daan }²
Maathi baata ho, Peeta baata ko }
Hey yuwa, lagaau kaan, baldo paara, timro daan (2)
2. Buddhi maathi ko, pabitra ho tyo }²
Milan saar, komal, kapat rahit ko }
Hey yuwa, Khrist ma aau, swargiya buddhi leu (2)

3. D Maj (कालिम्पोङ यूथ क्याम्प २०२४)

१. जो परमप्रधानको गुप्त स्थानमा बास गर्छ,
उ सर्वशक्तिमानको छाँयामा रहिरहन्छ।
उनी मेरा शरणस्थान अनि बलियो किल्ला
नित्य भरोसा म उनमा राख्छु। (२)
२. शिकारीको त्यो निर्दयी पासोबाट }
विनाशकारी महामारी देखि } २
मलाई हुन्न त्यसमा डर, परिण कसैमा भर
उनकै पखेटामा शरण लिन्छु। (२)
३. मेरो जीवनको एउटा सच्चाई सुनाउँछु (२) [Brothers]
परमप्रभुको विषयमा भन्नेछु
उनकै सुरक्षा, भलाई र प्रेमलाई, बताउँछु
परमप्रभुको विषयमा भन्छु। (२)
४. आफ्ना प्वाखहरुले सधैं ढाकेर राख्नेछ [Sisters]
उहाँकै पखेटाहरुमनि तिमीले शरण पाउनेछौं [Sisters]
तिम्मा सबै मार्गहरुमा तिम्रो रक्षा गरुन् भनि
तिम्मा सबै विषयमा उनले आफ्नो दूतलाई आज्ञा दिन्छन्। (२)
५. हामी त्यो कालो रातको आतंक देखि }
न दिनमा उड्ने काडदेखि डराउने छैनौं } २
परमप्रभु हुन् साँचो शरणस्थान, दुर्दिनमा उनी न्यानो वासस्थान
जसले उनको नामलाई लिन जान्दछन्, जसले उनको प्रेमलाई बुझ्न चाहन्छन्।

3. D Maj (Kalimpong Youth Camp 2024)

1. **Jo param pradhan ko gupta sthan ma baas garcha,
U sarwa shaktimaan ko chaya ma rahi rahancha
Uni mero sharan sthan ani baliyo killa
Nitya bharosa ma unmaa rakchu (2)**
2. Shikari ko tyo nirday paaso bata }
Binash kaari mahamaari dekhi } 2
Malai hunna tesma dar, parina kasai ma bhar
Unkai pakhetama sharan linchu (2)
3. Mero jeewan ko euta sachai sunau chu (2) [Brothers]
Param Prabhu ko bishai ma bhanne chu
Unkai surakchya, bhalai ra prem lai, batau chu
Param Prabhu ko bishai ma bhanchu (2)
4. Aafna pwakh haru le sadhai dhakera rakhne cha [Sisters]
Uha kai pakheta haru mani timile sharan paune chau [Sisters]
Timra sabai marga haruma timro rakchya garun bhani
Timra sabai bishai ma unle aafna duth lai aagya dinchan (2)
5. Haami tyo kaalo raat ko aatank dekhi }
Ra din ma udne kand dekhi daraune chainau } 2
Param Prabhu hun sacho sharan sthan,
Durdin ma uni nyano basisthan
Jasle unko naam lai lina janda chan,
Jasle unko prem lai bujhna chahancha

4. D Maj (कालिम्पोङ यूथ क्याम्प २०२४)

१. कसैमा तिमी बीच माया गर्ने मन होला
कसैमा तिमी बीच मण्डलीको जलन होला
कसैमा तिमी बीच गीत कोर्ने दान होला
कसैमा तिमी बीच वचनको वरदान होला
कसैको साथ दिने काँध, कसैको सेवा गर्ने हात
कसैको बोलीले दिन्छ राहत, कसैको सेवामा खटिने चाहत
कसैलाई हराएकाहरुको खोज, कसैलाई प्रार्थना गरिदिने बोज
कसैको प्रचारमा अघि सर्ने पाउ, कसैको सच्चाईमा खडा रहने भाव।
२. तिमीहरुलाई अनुग्रहमा केही न केही दिएको छ
चाहे एउटै होस्, दुई वा पाँच होस् तोडाहरु सुम्पिएको छ
ख्रीष्टको मण्डलीको वृद्धिमा खर्च गर्नलाई
तोडाले तोडा कमाउँदै जाऊ, आफ्नो दानलाई चम्काउँदै जाऊ। (२)
३. अब खोसेर लान नदेऊ है, जो तिमीले पाएका छौ
सदैव रखवाली गरेर, यसैमा विश्वासयोग्य होओ
येशुको अवाइ सम्म, बलियो गरेर पक्र है
त्यो दिन नजिकै आएको छ, अब धेरै टाडो छैन है
कारण येशू भन्नुहुँदछ "हेर म आऊँदैछु है,
निश्चय म आऊँदैछु है, हेर चाँडै आऊँदैछु है।"

4. D Maj (Kalimpong Youth Camp 2024)

1. Kasai ma timi bich maya garne mann hola
Kasai ma timi bich mandali ko jalan hola
Kasai ma timi bich geet korne daan hola
Kasai ma timi bich bachan ko bardaan hola
Kasai ko saath dine kaadh, kasai ko sewa garne haat
Kasai ko boli le dincha rahat, kasai ko sewa ma khatine chahat
Kasai lai harayeka haru ko khoj, kasai lai prathna garidine boj
Kasai ko prachar ma agi sarne pau, kasai ko sachai ma khadaa rahne bhav
2. Timi haru lai anugrha ma kehi na kehi diye ko cha
Chahe eutai hos, dui wa pach hos toda haru sumpiye ko cha
Khris ko mandali ko bridhi ma kharcha garna lai
Toda le toda kamau dai jau, aafno daan lai chamkau dai jau | (2)
3. Aba khosera lana na deu hai, jo timile payeka chau
Sadaiba rakhwali garera, yesai ma biswas yogya hou
Yeshu ko awai samma, baliyo garera pakra hai
Tyo din najeekai aaye ko cha, aba dherai taado chaina hai
Karan Yeshu bhanu hudacha “hera ma aaudai chu hai
Nischai ma aaudai chu hai, hera chadai aaudai chu hai”

5. C Maj (कालिम्पोङ यूथ क्याम्प २०२४)

१. पनिएल्को लङ्न्त लङ्दै बिहानीको आशिषलाई कुर्दैछौं
रितो बनिसकेको छौं, एकलोपनको आभास गर्दैछौं } २
तर अझै शरीरका छली अभिलाषा
भौतिक आशिष अनि वृद्धिकै महो-माया,
उही पुरानै चिनारीमा अल्झेका छौं
ख्रीष्टको रुपमा बदलिएकै छैनौं
अब नौलो बिहानी आउँछ, नयाँ नाम र विकार लिइ आउँछ } २
ख्रीष्टको मुहार तिमीले हेरे उनकै रुपमा बदली हुनेछौं।
२. तिबेरियसको संघर्ष गर्दै बिहानीको भरपूरी कुर्दैछौं
यत्न गरिसकेका छौं विवशताको आभास गर्दै छौं } २
तर अझै शरीरकै चासो अनि पर्वा
भौतिक फाईदा अनि बड्ती कै महो-माया
उही पुरानै चिन्हारिमा अल्झेको छौं
ख्रीष्टको आवाज सुनेकै छैनौं
अब नौलो बिहानी आउँछ, नयाँ काम र बोलावट आउँछ } २
ख्रीष्टको आवाज तिमीले सुनी, उनको कामलाई पूरा गर्नेछौं।

5. C Maj (Kalimpong Youth Camp 2024)

1. Paniel ko ladanta laddai bihani ko ashish lai kurdai chau }
Ritto bani sakeka chau, eklo pan ko avash gardai chau } 2
Tara ajhai sarir ka chali abhi lasha
Bhautik ashish ani bridhi kai maho-maya
Uhi puranai chinari ma aljhe ka chau
Khrist ko rup ma badliye kai chainau
Aba naulo bihani aucha, naya naam ra bikaar li aaucha }
Khrist ko muhar timi le here, Unkai rup ma badli hune chau } 2

2. Tiberius ko sangarsha gardai bihani ko bharpuri kurdai chau }
Yatna gari sakeka chau biwas taako avash gardai chau } 2
Tara ajhai sarir kai chaso ani parwa
Bhautik faida ani badti kai maho-maya
Uhi puranai chinari ma aljhe ka chau
Khrist ko awaz sunekai chainau
Aba naulo bihani aucha, naya kaam ra bolawot aaucha }
Khrist ko awaz timile suni, unko kaam lai pura garne chau } 2

1. D Maj

1. Complete in Thee! no work of mine
May take, dear Lord, the place of Thine;
Thy blood hath pardon bought for me,
And I am now complete in Thee.

***Yea, justified! O blessed thought!
And sanctified! Salvation wrought!
Thy blood hath pardon bought for me,
And glorified, I too, shall be!***

2. Complete in Thee! no more shall sin,
Thy grace hath conquered, reign within;
Thy voice shall bid the tempter flee,
And I shall stand complete in Thee.
3. Complete in Thee--each want supplied,
And no good thing to me denied;
Since Thou my portion, Lord, wilt be,
I ask no more, complete in Thee.
4. Dear Saviour! when before Thy bar
All tribes and tongues assembled are,
Among Thy chosen will I be,
At Thy right hand, complete in Thee.

2. D Maj

1. Come, ye sinners, lost and lonely,
Jesus' blood can make you free;
For He saved the worst among you,
When He saved a wretch like me.

And I know, yes, I know

Jesus' blood can make the vilest sinner clean,

And I know, yes, I know

Jesus' blood can make the vilest sinner clean.

2. To the faint He giveth power,
Through the mountains makes a way;
Findeth water in the desert,
Turns the night to golden day.
3. In temptation He is near thee,
Holds the pow'rs of hell at bay;
Guides you to the path of safety,
Gives you grace for every day.
4. He will keep thee while the ages
Roll throughout eternity;
Though earth hinders and hell rages,
All must work for good to thee.

3. G Maj

1. Guide me, O Thou great Jehovah,
Pilgrim through this barren land.
I am weak, but Thou art mighty;
Hold me with Thy powerful hand.
Bread of heaven, Bread of heaven,
Feed me now and evermore
Feed me now and evermore.
2. Open now the crystal fountain,
Whence the healing stream doth flow;
Let the fire and cloudy pillar
Lead me all my journey through.
Strong Deliverer, Strong Deliverer,
Be Thou still my Strength and Shield.
Be Thou still my Strength and Shield.
3. When I tread the verge of Jordan,
Bid my anxious fears subside;
Death of death, and hell's destruction,
Land me safe on Canaan's side.
Songs of praises, Songs of praises,
I will ever sing to Thee;
I will ever sing to Thee.

4. D Maj

1. God moves in a mysterious way
His wonders to perform;
He plants His footsteps in the sea
and rides upon the storm.
2. Deep in unfathomable mines
of never-failing skill;
He treasures up His bright designs,
and works His sov'reign will.

***God of mercy God of grace
Give us eyes to see
Eyes to see Your smiling face
Within the mystery***

3. Ye fearful saints, fresh courage take;
the clouds ye so much dread
are big with mercy and shall break
in blessings on your head.
4. Judge not the Lord by feeble sense,
but trust Him for His grace;
behind a frowning providence
He hides a smiling face.

(Chorus)

5. His purposes will ripen fast,
unfolding every hour;
the bud may have a bitter taste,
but sweet will be the flow'r.
6. Blind unbelief is sure to err,
and scan His work in vain;
God is His own interpreter,
and He will make it plain.